

## इलाका प्रशासन कार्यालय दमक

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ (३)

र

नियमावली २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको ।

### स्वतः प्रकाशन (Pro-active Disclosure)

(२०८२ बैशाख १ देखि २०८२ असार मसान्तसम्म)



चौथो त्रैमासिक प्रगति विवरण

२०८२ श्रावण

# इलाका प्रशासन कार्यालय दमक



## १. निकायको स्वरूप र प्रकृति :

जिल्ला प्रशासन कार्यालय झापाको शाखाको रूपमा स्थापना भई सार्वजनिक सेवा प्रवाह गर्दै आइरहेको यो इलाका प्रशासन कार्यालयको वि.स.२०५० सालमा स्थापना भएको हो ।

जनतालाई यथा सम्भव सबै भन्दा नजिकको स्थानबाट सेवा प्रवाह गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय, झापाको इकाईको रूपमा झापा जिल्लाको दमकमा इलाका प्रशासन कार्यालय, दमकको स्थापना भएको हो। साविकमा माई पश्चिमका दमक नगरपालिका र दश गा.वि.स.हरू लखनपुर, तोपगाछी, गौरादह, जुरोपानी, केरावारी बैगुनधुरा, कोहवरा, खजुरगाछी, गौरीगञ्ज र महारानी झोडाका सर्वसाधारणलाई सेवा प्रवाह गर्दै आएकोमा गृहमन्त्रालय (मन्त्रीस्तर) को मिति २०७१।७।२६ को निर्णयानुसार थप पाँच गा.वि.स.हरू सताशीधाम, शिवगन्ज, धरमपुर, पाँचगाछी र महाभाराको समेत जिम्मेवारी दिइ कार्यक्षेत्र विस्तार गरियो । २०७३ सालमा झापाको गौरीगञ्जमा अर्को इलाका प्रशासन कार्यालय स्थापना भएपछि यस कार्यालयको कार्य क्षेत्रमा पर्ने गौरादह, जुरोपानी, कोरोवारी बैगुनधुरा, कोहवरा, खजुरगाछी, गौरीगञ्ज र महाभारा जस्ता साविक गा.वि.स.हरू इलाका प्रशासन कार्यालय, गौरीगन्जको कार्यक्षेत्रमा पर्ने गइ यस कार्यालयको कार्यक्षेत्र घटेको छ । नेपाल संघियतामा रूपान्तरण भइ सके पछि स्थानीय तहको वर्तमान संरचना अनुसार दुइ नगरपालिकाहरू दमक तथा शिवसताक्षी र एक गाउँपालिका कमल गाउँ पालिका गरी तीनवटा स्थानीय तहका जनताहरूलाई नागरिकता, राहदानी एवम राष्ट्रिय परिचयपत्र लगायतका सेवाहरू यस कार्यालयले प्रवाह गर्दै आएको छ । यो कार्यालय नेपाल नागरिकता ऐन तथा नियमावलीमा तोकिएका कामहरूका अतिरिक्त विभागीय कार्य विवरण र प्रमुख जिल्ला अधिकारीबाट प्रत्यायोजन वमोजिम भएका कार्यहरू सम्पादन गर्ने सार्वजनिक निकाय हो ।

## २. इलाका प्रशासन कार्यालयको कार्यक्षेत्र : सामान्य परिचय

### (क) दमक नगरपालिकाको सामान्य परिचय

नेपालको सुदूर पूर्वको पश्चिमोत्तर क्षेत्रमा अवस्थित कोशी प्रदेशको झापा जिल्लामा पर्ने दमकको उत्तर तर्फ ईलाम जिल्लाको चुलाचुली गाउँपालिका दक्षिण तर्फ गौरादह नगरपालिका, पश्चिम तर्फ मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका र उर्लावारी नगरपालिका, र पूर्व तर्फ चुलाचुली गाउँपालिका र कमल गाउँपालिका रहेका छन् । यस दमक नगरपालिकाको कुल क्षेत्रफल ७५.८५ बर्ग कि.मि रहेको छ।

विभिन्न जनजातिहरूको बसोवास रहेको यस नगरीमा खास गरी बाहुन, क्षेत्री, धिमाल, लिम्बु, राई, मगर, सतार, राजवंशी, कुमाल, दमाई, कामी, तामाङ, गुरुङ, थारु, मुस्लिम, सुनुवार, माझी आदिको बाहुल्यता पाईन्छ ।

वि.सं. २०३९ सालमा तत्कालिन नगर पंचायतका नाउँमा स्थापित यो नगरपालिकाको क्षेत्रफल ७५.१३ हेक्टर रहेको छ। यस नगरपालिकामा साविक का १९ वटा वडाहरू नेपाल सरकारद्वारा मिति २०७३-११-२७ गते गरिएको पुनःसंरचना अनुसार हाल १० वटा वडामा कायम रहि दमक नगरपालिका, नगरकार्यपालिकाको कार्यालय भएको छ । विगत वर्ष देखि दमक नगरपालिकामा बुधवार हाटवजार लाग्ने चलन हालसम्म पनि यथावत रहेको छ। यस नगरपालिकाको जनसंख्या २०७८ सालको जनगणना अनुसार पुरुष ५०८१९ जना र महिला ५६४०८ गरि कुल १०७२२७ जना रहेको छ ।

## इलाका प्रशासन कार्यालय दमक

### (ख) शिवसताक्षी नगरपालिकाको सामान्य परिचय

नेपाल सरकारले मिति २०७३/११/२७ गतेको राजपत्रमा सूचना प्रकाशित गरि साविकको शिवसताक्षी नगरपालिका, पाँचगाछी गा.वि.स तथा धरमपुर गा.वि.स सम्मिलित गरी यस शिवसताक्षी नगरपालिका गठन गरेको हो। जम्मा ११ वटा वडामा विभाजन गरिएको यस नगरपालिकाको कुल क्षेत्रफल १४५.४८ वर्ग कि.मी. रहेको छ। २०७५ को घरधुरी सर्वेक्षण अनुसार यस नगरपालिकाको जनसंख्या ७४,३६६ रहेको । साविक धरमपुर गा.वि.स. हाल वडा नं. १, २ र ३ साविक पाँचगाछी गा.वि.स हाल वडा नं. ४ र ५ को रूपमा रहेको छ भने वडा नं. ६ र ७ ले साविक शिवगंज गा.वि.स तथा वडा नं. ८, ९, १० र ११ ले साविक सतासीधाम गा.वि.स.लाई समेटेको छ। यस नगरपालिकाको पूर्वमा कन्काइ नगरपालिका, उत्तरमा इलाम जिल्ला, पश्चिममा कमल गाउँपालिका र दक्षिणमा झापा गाउँपालिका र गौरीगंज गाउँपालिका रहेका छन् ।

सताक्षीधाम धार्मिक क्षेत्र, दोमुखा पर्यटकिय क्षेत्र, चिल्लागढ ऐतिहासिक साँस्कृतिक क्षेत्र लगायत विभिन्न मठ मन्दिर, गुम्बा तथा खोलानाला, नहर, कुलो, पोखरी, सिमसार क्षेत्र तथा हरिया वनहरूले यस नगरपालिकालाई शान्त, आकर्षक र रमणिय बनाएका छन् । अन्य नगरपालिकाहरूको तुलनामा विकासका पूर्वाधारहरू कम भएता पनि अत्याधिक सम्भावना बोकेको क्षेत्रको रूपमा यस नगरलाई लिईन्छ । नगरपालिकाको केन्द्र वडा नं. ७ स्थित ब्याङ्गडाँडामा रहेको छ । यस नगरपालिकाको जनसंख्या सम्वत २०७८ सालको जनगणना अनुसार घरधुरी १५२७९ वटा महिला ३६३८६ पुरुष ३७९८० गरि कुल ७४३६६ जना र औषत परिवार संख्या ४.८६ रहेको छ ।

### (ग) कमल गाउँपालिकाको सामान्य परिचय:

नेपालको सुदूर पूर्व मेची अंचलको दक्षिणी जिल्ला झापाको कमल गाउँपालिकाको उत्तर तर्फ ईलाम जिल्ला, दक्षिण तर्फ गौरादह नगरपालिका र गौरिगञ्ज गाउँपालिका, पश्चिम तर्फ रतुवा खोला दमक नगरपालिका, र पूर्व तर्फ शिवसताक्षी नगरपालिका रहेको छ। यस कमल गाउँपालिका साविकका दुई गा.वि.स.हरू तोपगाछी ६४.६ वर्ग कि.मी. र लखनपुर ३९.९९ वर्ग कि.मी. जोडेर बनेको हुनाले यहाँको कुल क्षेत्रफल १०४.५९ वर्ग कि.मी. रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार कमल गाउँपालिकाको जनसङ्ख्या ५३,८९४ रहेको छ, जसमध्ये पुरुष २५,४२६ र महिला २८,४६८ रहेका छन् ।

विभिन्न जनजातिहरूको बसोवास रहेको यस कमल गाउँपालिकामा खास गरी बाहुन, क्षेत्री, लिम्बु, राई, दमाई, कामी, धिमाल, सल्थाल, ताजपुरिया, मगर, राजवंशी, तामाङ, गुरुङ, याक्खा, माझी आदिको वाहुल्यता पाईन्छ ।

### ३. इलाका प्रशासन कार्यालयको काम कर्तव्य र अधिकार:


यस कार्यालयबाट आफुलाई तोकिएको क्षेत्रभित्र देहाय बमोजिमका कार्यहरू सम्पादन हुने गरेका छन्:-

१. उमेर पुगेका नेपाली नागरिकहरूलाई नयाँ तथा प्रतिलिपि नागरिकता उपलब्ध गराउने ।
२. आवश्यकतानुसार नावालक परिचयपत्र उपलब्ध गराउने ।
३. नागरिकताको अभिलेख प्रमाणित तथा CCMIS मा प्रविष्ट गराउने ।
४. आवश्यकतानुसार विधुतीय राहदानी तथा द्रुत राहदानीको सिफारिश सम्बन्धी कार्य गर्ने ।

## इलाका प्रशासन कार्यालय दमक

५. नागरिकहरूको आवश्यकतानुसार विभिन्न किसिमका सिफारिश तथा प्रमाणित कागजातहरू उपलब्ध गराउने जस्तै आदिवासी, जनजाति, मधेसी, दलित खसआर्य प्रमाणित ।
६. नागरिकहरूको राष्ट्रिय परिचयपत्र विवरण दर्ता गरी विवरण संकलन तथा प्राप्त परिचयपत्रहरू वितरण गर्ने ।
७. नागरिकको स्वास्थ्य प्रति सचेत रहदै वजारमा हुने अनियमितता, तस्करी, कालोवजारी, ठगी रोकथाम गर्ने तथा वजार अनुगमन कार्य गराउने ।
८. सामान्य किसिमका उजुरी गुनासोहरूको सुनुवाई तथा समन्वय गर्ने गराउने ।
९. स्थानीय स्तरमा विपद व्यवस्थापन सम्बन्धि कार्यमा समन्वय गर्ने ।
१०. स्थानीय स्तरमा सन्चालित बिकास निर्माण कार्यमा समन्वय गर्ने ।
११. संस्था नवीकरण गर्ने ।
१२. आफ्नो इलाकाभित्रका कार्यालयहरूको अनुगमन गरी प्रतिवेदन गर्ने ।
१३. आफ्नो इलाकाभित्रको शान्ति सुरक्षाको बिषयमा प्र.जि.अ.समक्ष प्रतिवेदन गर्ने ।
१४. प्रमुख जिल्ला अधिकारीबाट तोकिए बमोजिमका अन्य कार्यहरू गर्ने ।
१५. विभागिय निर्देशन बमोजिमका अन्य कार्यहरू गर्ने ।

### ४. संगठनात्मक संरचना र दरबन्दी



## इलाका प्रशासन कार्यालय दमक

### ५. कार्य जिम्मेवारी र कर्मचारी विवरण

सि.न.	शाखा जिम्मेवारी	कोठा नं.	जिम्मेवार अधिकारी
१	समग्र व्यवस्थापन	१	उपसचिव श्री विश्वराज नेपाल
२	नयाँ नागरिकता, प्रतिलिपि, राष्ट्रिय परिचयपत्र, अभिलेख, राहदानी, प्रशासन र शान्ति सुरक्षा सम्बन्धी	६/७	शाखा अधिकृत श्री सुर्यमान बानिया शाखा अधिकृत श्री प्रबिना ढकाल
३	अभिलेख भिडान, सनाखत, अभिलेख लेख्ने, सहिछाप गराउने परिचयपत्र विवरण रुजु लगायतका कार्य ।	५	नायब सुब्बा श्री शिवलाल घिमिरे नायब सुब्बा श्री टंकनाथ दुलाल
४	राजश्व /आर्थिक प्रशासन/ लेखा बेरुजु सम्बन्धि कार्य	४	लेखापाल श्री डिल्ली प्रसाद दुलाल
५	प्रशासनिक कार्य र शान्ति सुरक्षा सम्बन्धि कार्य राहदानी सम्बन्धी तथा नावालक परिचयपत्र सम्बन्धी	४	नायब सुब्बा श्री किशोरचन्द्र आचार्य खरिदार श्री नितेश कुमार शाह का.स. श्री गणेश भण्डारी
६	CCMIS कम्प्युटर इन्ट्री तथा अभिलेख भिडान इमेल संचार	५	कम्प्युटर अपरेटर श्री मान बहादुर श्रेष्ठ
७	राष्ट्रिय परिचयपत्र विवरण दर्ता राष्ट्रिय परिचयपत्र कार्ड वितरण	८	कम्प्युटर अपरेटर श्री प्रतिक कोईराला कम्प्युटर अपरेटर श्री अनिशा मैनाली दर्ता सहयोगी श्री रुपा गौतम
८	अभिलेख खोज्ने, पठाउने, सहिछाप गराउने लगायत अन्य कार्यहरु	५	का.स. श्री भीम बहादुर घतानी ह.स.चा श्री सोमेन्द्र कुमार बल का.स. श्री रमेश अधिकारी सम्पर्क नं. ९७६७७८३०००

### ६. सेवा प्रदान गर्न लाग्ने दस्तुर र अवधि

सि.नं.	प्रदान गरिने सेवाहरु	पेश गर्नुपर्ने न्यूनतम कागजातहरु	लाग्ने दस्तुर	लाग्ने अवधि	कैफियत
१	वंशजको आधारमा नेपाली नागरिकता प्रमाण-पत्र वितरण	नागरिक वडापत्रमा उल्लेख भए वमोजिम	रु. १० को हुलाक टिकट	कागजात पुरा भएपछि सोही दिन	
२	नेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि	नागरिक वडापत्रमा उल्लेख भए वमोजिम	रु. १३ को हुलाक टिकट	कागजात पुरा भएपछि सोही दिन	
३	बैवाहिक अंगिकृत	नागरिक वडापत्रमा	रु. १० को	कागजात पुरा	

२०८२ बैशाख १ देखि २०८२ असार मसान्त सम्मको स्वत प्रकाशन ५

*Prakash*  
अधिकृत

## इलाका प्रशासन कार्यालय दमक

सि.नं.	प्रदान गरिने सेवाहरु	पेश गर्नुपर्ने न्यूनतम कागजातहरु	लाग्ने दस्तुर	लाग्ने अवधि	कैफियत
	नागरिकताको प्रमाण-पत्र	उल्लेख भए वमोजिम	हुलाक टिकट	भएपछि सोही दिन	
४	नाबालक परिचय पत्र	नागरिक वडापत्रमा उल्लेख भए वमोजिम	रु. १० को हुलाक टिकट	कागजात पुरा भए पछि १ घन्टामा	
५	आदिवासी, जनजाती, दलित सिफारिस	नागरिक वडापत्रमा उल्लेख भए वमोजिम	रु. १० को हुलाक टिकट	कागजात पुरा भए पछि १ घन्टामा	
६	संस्था नविकरण	नागरिक वडापत्रमा उल्लेख भए वमोजिम	म्याद भित्र रु. ५००।- म्याद नाघेपछि नियमानुसार थप	कागजात पुरा भए पछि १ घन्टामा	
८	गुनासो र ठाडो उजुरी	नागरिक वडापत्रमा उल्लेख भए वमोजिम	रु. १० को हुलाक टिकट	कागजात पुरा भए पछि १ घन्टामा	
९	राष्ट्रिय परिचयपत्र विवरण दर्ता राष्ट्रिय परिचयपत्र विवरण वितरण	नागरिक वडापत्रमा उल्लेख भए वमोजिम	शुल्क नलाग्ने	प्रत्येक एक घण्टामा १२ जनाको दरले तोकिए अनुसार	

### ७. निर्णय गर्ने प्रकृया र अधिकारी

प्रचलित ऐन नियम अनुसार नायब सुब्बास्तरबाट टिप्पणी पेश भई अधिकार प्राप्त भएका विषयहरुमा शाखा अधिकृतस्तरबाट निर्णय हुने, कार्यालय प्रमुखबाट अधिकांश विषयहरुमा निर्णय हुने र निर्णय गर्न अधिकार प्राप्त नभएका विषयहरुमा प्रमुख जिल्ला अधिकारीबाट भएको निर्णय अनुसार हुने।

### ८. सूचना अधिकारी/गुनासो सुन्ने अधिकारी

शाखा अधिकृत श्री प्रविना ढकाल कोठा नं.-७

सम्पर्क नं. ९८५२६८३२२७

उपसचिव श्री विश्वराज नेपाल कोठा न १

सम्पर्क नं. ९८५२६८३२२२

### ९. गरेको मुख्य कामको विवरण : तेश्रो त्रैमासिक प्रगति विवरण

(२०८२।०१।१ देखि २०८२।०३।३२ सम्म)

सि.नं.	सम्पादित कामको मुख्य विवरण	संख्या
१	नयाँ नागरिकता वितरण (वंशज)	१५१४
२	प्रतिलिपी नागरिकता वितरण	१२६४
३	बैबाहिक अंगिकृत नागरिकता वितरण	११
४	नागरिकता विवरण डाटा सुधार	४०७
५	पुरानो नागरिकताको डाटा इन्ट्री	१८०

२०८२ बैशाख १ देखि २०८२ असार मसान्त सम्मको स्वतः प्रकाशन ६

शाखा अधिकृत

## इलाका प्रशासन कार्यालय दमक

सि.नं.	सम्पादित कामको मुख्य विवरण	संख्या
६	संस्था नविकरण	१८
७	फरक विवरण प्रमाणित	२२
८	आदिवासी, जनजाती, दलित, मधेसी, पिछडावर्ग आदि प्रमाणित	७७
९	नाबालक परिचय पत्र वितरण	११०
१०	राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता संख्या	५६८९
११	राष्ट्रिय परिचयपत्र वितरण संख्या	७४६१
१२	राष्ट्रिय परिचयपत्र विवरण संशोधन प्रकृया	२४३
१३	ठाडो उजुरी दर्ता र फछ्यौट	६०
१४	बजार अनुगमन संख्या	२ पटक
१५	कार्यालय निरीक्षण संख्या	८ वटा
१६	बिधुतीय राहदानीको जैविक विवरण र आवेदन संकलन	२०५७
१७	राहदानी विभागबाट प्रिन्ट भई आएका राहदानी संख्या	१९०७
१८	तयार भएका बिधुतीय राहदानी वितरण संख्या	१७८७
१९	राजस्व संकलन रु हजारमा	११०९६

### १०. कार्यालय प्रमुख र सूचना अधिकारीको नाम र पद

कार्यालय प्रमुखको	सूचना अधिकारीको
नाम:- श्री विश्वराज नेपाल	नाम:- श्री प्रविना ढकाल
पद:- उपसचिव	पद:- शाखा अधिकृत
कार्यालय:- इलाका प्रशासन कार्यालय, दमक	कार्यालय:- इलाका प्रशासन कार्यालय दमक
सम्पर्क नम्बर:- ९८५२६८३२२२	सम्पर्क नम्बर:- ९८५२६८३२२७
इमेल: iaodamak@gmail.com	इमेल:- iaodamak@gmail.com avilekhdamak@gmail.com

### ११. ऐन, नियम वा विनियम वा निर्देशिकाको सूची

१. नागरिकता ऐन, २०६३ तथा नियमावली, २०६४
२. स्थानीय प्रशासन ऐन, २०२८
३. राहदानी ऐन, २०२४ तथा नियमावली, २०६७
४. सुशासन व्यवस्थापन सन्चालन ऐन, २०६४ र नियमावली, २०६५
५. सूचनाको हक सम्बन्धि ऐन, २०६४ र नियमावली, २०६५
६. राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण ऐन, २०७६ र नियमावली, २०७७
७. विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन, २०७४ र नियमावली, २०७५
८. उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली, २०७६

## इलाका प्रशासन कार्यालय दमक

९. मुलुकी अपराध संहिता, २०७४
१०. मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४
११. गृह प्रशासन सुधार कार्ययोजना, २०७८
१२. नागरिकता वितरण सम्बन्धि निर्देशिका, २०७०
१३. उमेर नाम र जात सच्याउने नियमहरू, २०१७
१४. संस्था दर्ता नियमावली, २०३४
१५. समय समयमा नेपाल सरकार गृह मन्त्रालयबाट प्राप्त परिपत्र तथा निर्देशन र प्रमुख जिल्ला अधिकारीबाट भएका निर्देशन ।

### १२. गत आ.व.०८१/८२ को बजेट, खर्च तथा आर्थिक कारोबार सम्बन्धी विवरण

सि.न.	विवरण	बजेट उपशिर्षक	वार्षिक बजेट रु	खर्च रकम रु
१	इलाका प्रशासन कार्यालय, दमक	३१४९२०१३३	१,१३,४१,०००/-	१,०७,०३,५८३/८०
२	इलाका प्रशासन कार्यालय, दमक	३१४९२०१३४	५,७५,०००/-	४,९८,२५२/-
३	राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभाग	३१४०१०११३	९,३४,०००/-	८,९९,१७५/-
४	राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभाग	३१४०१०११४	५०,०००/-	५०,०००/-
५	इलाका प्रशासन कार्यालय, दमक	३१४०००१२४	५,००,०००/-	४,७३,३९९/-

### १३. सार्वजनिक निकायको वेबसाइटमा भए सोको विवरण

इमेल: [iaodamak@gmail.com](mailto:iaodamak@gmail.com)

[avilekhdamak@gmail.com](mailto:avilekhdamak@gmail.com)


वेबसाईट: <https://aaodamak.moha.gov.np/>

फेसबुक प्रोफाइल : <https://www.facebook.com/profile.php?id=100010915022479>

१४. सार्वजनिक निकायमा परेको सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिएको विवरण :- नभएको ।

१५. सार्वजनिक निकायमा सूचनाहरू अन्यत्र प्रकाशन भएका वा हुने भएको भए सोको विवरण: नभएको ।

१६. नागरिक वडापत्र :- यस कार्यालयको वेबसाईटमा राखिएको ।



प्रबिना ढकाल

सूचना अधिकारी

२०८२ श्रावण २ गते

शुद्धा अधिकृत